

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको बिधेयक

प्रस्तावना: औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

सङ्घीय संसदले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) ऐन, २०७६” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **मूल ऐनको दफा ५ मा संशोधन:** मूल ऐनको दफा ५ को देहाय खण्ड (ड) झिकिएको छ।

३. **मूल ऐनको दफा ६ मा संशोधन:** मूल ऐनको दफा ६ को उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ) र (च) को सट्टा देहायको खण्ड (क), (ख), (ग), (ङ) र (च) राखिएको छ:-

"(क)	सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	- अध्यक्ष
(ख)	सह-सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	- सदस्य
(ग)	सह-सचिव, अर्थ मन्त्रालय	- सदस्य
(ङ)	अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ	- सदस्य
(च)	मन्त्रालयले मनोनीत गरेको एक जना महिलासहित दुई जना व्यवस्थापन विज्ञ	- सदस्य"

४. **मूल ऐनको दफा ८ मा संशोधन:** मूल ऐनको दफा ८ को देहाय खण्ड (क), (ख) र (ङ) झिकिएका छन्।

५. **मूल ऐनको दफा ९ मा संशोधन:** मूल ऐनको दफा ९ को उपदफा (१) मा रहेका “न्यूनतम” भन्ने शब्दको सट्टा “मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै

विषयमा कम्तीमा” भन्ने शब्दहरू राखी सोही उपदफामा रहेको “व्यक्तिलाई” भन्ने शब्दपछि “प्रतिस्पर्धाका आधारमा” भन्ने शब्दहरू थपिएका छन्।

६. मूल ऐनको दफा १८ मा संशोधन: मूल ऐनको दफा १८ मा रहेका “नेपाल सरकार, उद्योग मन्त्रालय” भन्ने शब्दहरूको सट्टा “नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय” भन्ने शब्दहरू राखिएका छन्।

साउन २३, २०७६ मा बसेको प्रतिनिधि सभाको बैठकले संशोधनसहित पारित गरेको, माघ २२, २०७६ मा बसेको राष्ट्रिय सभाको बैठकले संशोधनसहित पारित गरेको र फागुन २३, २०७६ मा बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाले गरेको संशोधनलाई स्वीकार गरेको व्यहोरा नेपालको संविधानको धारा ११३ (१) बमोजिम प्रमाणित गर्दछु।

.....
(अग्नि प्रसाद सापकोटा)

सभामुख
प्रतिनिधि सभा

मिति:

प्रतिनिधि सभाका सभामुखबाट प्रमाणित यो विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्दछु।

(विद्यादेवी भण्डारी)

मिति: २०७६/१२/०७